



नेपाल टेलिभिजन

इ-बुलेटिन

वर्ष १ अङ्क १ वैशाख २०७७



२०४१ साल माघ १७ गते परियोजनाका रुपमा स्थापना भई २०४२ साल साउनबाट प्रसारण आरम्भ गरेको नेपाल टेलिभिजनले स्थापनाको ३५ बर्ष पुरा गरिसकेको छ । मुलुककै पहिलो टेलिभिजन नेपाल टेलिभिजनले आफ्नो प्रसारणको साढे तीन दशक लामो इतिहासमा च्यानलको संख्या पाँच वटा सम्म पुर्याएको मात्रै छैन सबै च्यानलहरूको प्रसारण आधुनिक प्रविधी एच डी बाट समेत गरिरहेको छ । आधुनिक प्रसारण प्रविधिको प्रयोगले देशभित्र नेपाल टेलिभिजनको पहुँच विस्तारमा मद्दत पुगेको छ । यसका साथै अनलाइन, युट्यूव च्यानल र मोवाइल एप सञ्चालनमा ल्याइएको छ जसले नागरिकहरूको पहुँचसम्म सत्य तथ्य र आधिकारिक सूचना तथा समाचार पुर्याउने नेपाल टेलिभिजनको उद्देश्य धेरै हदसम्म पुरा भइरहेको छ । जस्तो सुकै असहज परिस्थितिमा पनि राष्ट्रिय प्रसारण संस्थाको जिम्मेवारी निर्वाह गर्दै जवाफदेहीता र उत्तरदायित्वपूर्ण पत्रकारिता एवं नागरिक केन्द्रित विषयवस्तुको प्रसारणलाई नेपाल टेलिभिजनले प्राथमिकता दिदै आएको छ । कोरोनाभाइरस कोभिड-१९ को महामारी र लकडाउनको अहिलेको विषम परिस्थितिमा समेत नेपाल टेलिभिजनले आफ्ना पाँच वटै च्यानलहरूबाट उच्च प्राथमिकतासाथ यससम्बन्धी सत्यतथ्य सूचना प्रवाह गर्नुका साथै चेतना र शिक्षामूलक सामग्री प्रसारण भइरहेको छ । यसै सन्दर्भमा हामीले नेपाल टेलिभिजन संस्थान भित्रका विविध गतिविधीहरू समेटेर २०७७ सालको बैशाख महिनादेखि मासिक रुपमा इ-बुलेटिन प्रकाशन प्रारम्भ गरेका छौं । संस्थानको व्यवस्थापन, विभिन्न महाशाखा, शाखा तथा कार्यालयका समग्र गतिविधीलाई समेटेर प्रकाशन हुने इ-बुलेटिनको यो पहिलो अंक हो । यहाँहरूको अमूल्य सुझाव र सल्लाहले संस्थानलाई आफ्नो काममा अझ जिम्मेवार बनाउदै सकारात्मक परिवर्तनका लागि मार्ग प्रशस्त गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

धन्यवाद ।।

प्रशासन व्यवस्थापन

कोभिड- १९ बाट बच्न सुरक्षा सतर्कता

कोरोना भाइरस कोभिड-१९ को महामारीका कारण सृजना भएको प्रतिकुल परिस्थिति र संभाव्य जोखिमको अवस्थामा कर्मचारी र उनीहरूको परिवारको स्वास्थ्य सुरक्षालाई संस्थानले विशेष ध्यान दिएको छ । नेपाल टेलिभिजन उच्च व्यवस्थापनको निर्णयअनुसार नि नायव महाप्रबन्धक (प्रशासन) को संयोजकत्वमा कोरोना संक्रमणबाट जोगिन आवश्यक व्यवस्थापकीय कार्यका लागि Rapid Response Team नै गठन गरी संस्थानमा कार्यरत पत्रकार, सञ्चारकर्मी एवम् कर्मचारीहरूमा सुरक्षित कार्य वातावरण सिर्जना गर्न पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छ । कोरोनाभाइरसको जोखिमलाई नियन्त्रण गर्न र संक्रमणबाट जोगिन सुरक्षा सतर्कताका लागि स्टूडियो रुम, समाचार कक्ष, इन्जेस्ट रुम लगायतका स्थानहरू र सवारी साधनहरूलाई निसंक्रमण (Disinfect) गर्ने गरिएको छ । स्वास्थ्य सुरक्षा सतर्कताका लागि सावुन पानीले हात धुने व्यवस्थाका साथै पर्याप्त मात्रामा मास्क, पञ्जा, ह्याण्डवास, स्यानिटाइजर आदिको व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षा सतर्कताका एवं सहज व्यवस्थापनका लागि पूर्व तयारी अपनाउँदै न्यूनतम एक हप्ताका लागि स्वास्थ्य सतर्कता तथा निसंक्रमण गर्न प्रयोग गर्नुपर्ने सामग्रीहरू मौज्जातमा राख्ने व्यवस्था गरिएको छ । यसैगरी नियमित प्रसारण तथा दैनिक कार्यालय सञ्चालनमा सहजता अपनाउँदै आलोपालो गरी भीडभाडलाई कम गरी कार्यबोझलाई व्यवस्थापन गर्ने क्रममा न्यूनतम जनशक्तिबाट कार्य सञ्चालन गरिएको छ । साथै कार्यस्थलमा हुने भिडभाड र मानिसहरूबीचको सम्पर्क कमगर्ने नेपाल



टेलिभिजनमा समाचार तथा कार्यक्रमको सिलसिलामा आउने आगन्तुक र पाहुनाहरूलाई सुरक्षित तवरले विश्राम गर्न खुला ठाउँमा टेण्टको व्यवस्था गरिएको छ । हालसम्मको विवरणअनुसार नेपाल टेलिभिजनमा आवद्ध सञ्चारकर्मी तथा कर्मचारीहरू कोरोना संक्रमणबाट सुरक्षित रहेको पाइएको छ ।

कर्मचारी बढुवा

यस्तो प्रतिकुल परिस्थितिमा पनि संस्थानमा कार्यरत कर्मचारी, पत्रकार, सञ्चारकर्मीहरूको वृत्ति विकासमा कुनै बाधा नपुगोस भन्ने उद्देश्यले लकडाउनकै अवधिमा पदपूर्ती समितिको बैठक बसेर विभिन्न सेवा समूहका गरी ६५ जना कर्मचारीहरूको बढुवा सिफारिस गरिएको छ।।

समाचार एवं कार्यक्रम सन्दर्भ

जिल्ला संवाददातासंग अन्तर्क्रिया

कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट सुरक्षित रहि कसरी समाचार संकलन तथा सम्प्रेषण गर्ने सम्बन्धमा नेपाल टेलिभिजनले सात वटै प्रदेशमा रहेका आफ्ना जिल्ला संम्वाददाताहरूसँग अन्तर्क्रिया गरेको छ ।

टेलिभिजनले आफ्ना संवाददाताहरूको क्षमता बढाउनकालागि प्रत्येक बर्ष तालिम सञ्चालन गर्ने गरेकोमा यस बर्ष कोरोना भाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट छलफल गरेको हो ।

सातै वटा प्रदेशका संवाददाताहरूसंग बेग्ला बेग्लै छलफल गरी टेलिभिजन व्यवस्थापनले व्यक्तिगत सुरक्षालाई ध्यान दिंदै समाचार सम्प्रेषण गर्न संवाददाताहरूलाई आग्रह गरेको थियो ।

त्यस बखत नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले महामारीका बीचमा आम जनतालाई सुसुचित र सचेत बनाउने काममा जिल्लास्थित संवाददाताहरूले निर्वाह गरेको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । यसैगरी संवाददाताहरूले भोग्दै आएका समस्याहरू समाधान गर्नकालागि टेलिभिजन व्यवस्थापनले उचित ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।



नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले महामारीको यो अबस्थामा सुरक्षित रहेर सक्रिय भूमिका निर्वाह गर्न जिल्ला सम्वाददाताहरूलाई आग्रह गर्नु भयो ।

नेपाल टेलिभिजनका निमित्त नायव महाप्रबन्धक विष्णुराम न्यौपानेले जनताको टेलिभिजनका रूपमा स्थापित

गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला सम्वाददातालाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।

नेपाल टेलिभिजन समाचार महाशाखाका निर्देशक राजु सिलवालले सहि र भरपर्दो सूचना समयमै पठाएर नेपाल टेलिभिजनलाई मुलुककै अग्रणी तथा विश्वसनीय प्रसारण संस्थाका रुपमा स्थापित गर्न संवाददाता हरुको भूमिका उल्लेखनीय रहेको चर्चा गर्नुभएको थियो ।

अन्तर्क्रिया कार्यक्रममा जिल्ला संवाददाताहरुलाई नागरिकहरुको समस्यालाई उजार गरी त्यसको समाधान गर्ने तथा आ-आफ्नो प्रदेशलाई समृद्धिको बाटोमा डोर्याउन आवश्यक विषय सम्बन्धी समाचार संकलन गर्न सल्लाह र सुझाव दिइएको थियो । साथै विश्वभरी नै स्वास्थ्य महामारी बनिरहेको कोरोनाभाइरसको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन र आमनागरिकलाई समेत त्यस सम्बन्धमा सूसुचित गराउने गरी समाचार संकलन गर्न आग्रह गरिएको थियो ।

सातवटै प्रदेशका सम्वाददाताहरूसँग अलग अलग भएको छलफलमा सहभागी प्रदेशका संवाददाताहरुले सुरक्षा अपनाउने तरिकाका बारेमा टेलिभिजनबाटै निर्देशिका जारी गर्न आग्रह गरेका थिए ।

देशभर क्रियाशील ९० जना संवाददाताहरु मार्फत् प्राप्त समाचारलाई नेपाल टेलिभिजनले आफ्ना बुलेटिनहरुमा समावेश गरी नियमित रुपमा प्रसारण गर्दै आइरहेको छ । नेपाल टेलिभिजन समाचारमा जिल्लाका समाचारदाताहरु मार्फत प्राप्तहुने समाचारको करिव ६० प्रतिशत योगदान रहदै आएको छ । यसैगरी संस्थानले प्रादेशिक च्यानल तथा विभिन्न प्रसारण केन्द्रका प्रमुखहरूसँग पनि अनलाइन अन्तरक्रिया सम्पन्न गरेको छ ।

बुद्ध जयन्तीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन



२५६४ औ बुद्ध जयन्तीको अवसरमा कोरोना भाइरस कोभिड-१९ बाट संक्रमितहरूको शिघ्र स्वास्थ्य लाभ तथा कोरोनाबाट मृत्युवरण गरेकाहरूको चिर शान्तिको कामना गर्दै सरकारको आह्वानमा देशभर सो दिन साँझ शान्ति दीप प्रज्वलन गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा दीप प्रज्वलन गर्नुभएको थियो । प्रधानमन्त्री के

पी शर्माओली सहित देशभर आजनागरिक र बुद्ध धर्मका अनुन्यायी धर्मगुरु लामाहरूबाट मन्त्रोच्चारण गर्दै दीप प्रज्वलन गरिएको यो घडीलाई नेपाल टेलिभिजन समाचार च्यानलमा प्रत्यक्ष रूपमा दृश्याङ्कन गरी देखाइएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको उपस्थितिमा प्रधानमन्त्रीले बालुवाटार प्राङ्गणमा रहेको बुद्ध प्रतिमामा दीप प्रज्वलन गरी कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभको कामना साथै अग्रपंतिमा रहेर कामगर्नेहरूको सम्मान प्रकट तथा कोरोनाकै कारण मृत्युवरण गरेकाहरूको चिरशान्तिको कामना गर्नु भयो । त्यसैगरी बैशाख पूर्णिमा तथा २५६४औ बुद्ध जयन्तीका दिन सम्पूर्ण नेपालीले घरघरमा दीपावली गरिएको छ । त्यसै गरी देशभरका सातै प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूलगायत सबै नेपालीले घरघरमा दीप प्रज्वलन गरेर शान्तिका अग्रदुत बुद्ध प्रतिको सम्मान तथा विश्वमा कोरोना संक्रमणको अन्त्यको कामना गरेका थिए । नेपाल टेलिभिजनले पनि सो अवसरमा दीप प्रज्वलन गरेको थियो ।

कार्यक्रम उत्पादन व्यवस्थापन

कार्यक्रम निर्माणमा पनि कोरोना सम्बन्धित नै काम

कोरोनाभाइरस कोभिड- १९ को विश्वव्यापी महामारीका बीच चैत्र ११ गतेबाट शुरुभएको लकडाउन देखि यता नेपाल टेलिभिजन समाचार मात्र हैन कार्यक्रम महाशाखाबाट उत्पादन भएका कार्यक्रमहरु पनि कोभिड-१९ विशेष बनेका छन् । सामान्य अवस्थामा



नियमित निर्माण भइरहेका जनस्वास्थ्य बहस, रोजगार हाम्रो सरोकार, परीक्षा सवाल, सुरक्षित नेपाल, शिक्षाको चौतारी, स्वास्थ्य सरोकार लगायत डेढ दर्जन भन्दा बढी कार्यक्रमहरुलाई कोभिड विशेष कार्यक्रम बनाइएको छ । यसका अतिरिक्त कोभिड हटलाइन, कोरोना केयर टक तथा कोभिड र विश्व महामारी सम्बन्धी वृत्तचित्रहरुको निर्माण गरी कोभिड विशेष कार्यक्रमका रुपमा प्रसारण भइरहेका छन् । यसैगरी पोषण, बालबालिका, विपद र महामारीमा सम्पर्क गर्ने नम्बरहरुको जानकारी, सरकारी सूचना, जनचेतना जगाउने सूचना, चिकित्सक, स्वास्थ्य, महिला, मेडिकल काउन्सिल, खेलकुदकर्मी, सरकारी अधिकारीको आह्वान तथा सर्वसाधारण लगायत सम्बन्धी १८ वटा PSA निर्माण भएका छन् । समाचार च्यानलले लामो समयदेखि कोभिड-१९ सतर्कता र सचेतता कार्यक्रम दैनिक रुपमा उत्पादन तथा प्रसारण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को बैशाख १ गतेदेखि बैशाख मसान्त सम्म नियमित रुपमा एनटिभी प्लसबाट आन्तरिक रुपमा र समय बिक्री तर्फ कार्यक्रमहरुको उत्पादन गरी प्रसारण भइरहेको छ । In House कार्यक्रम उत्पादनमा रुपमा रहेका झंकार लाइभ शो, Biscopentvplus (Live), Beauty Pageant Journey, VOA, कृषि अनुसन्धान प्रविधी (NARC), Trailblazar लगायतका कार्यक्रमहरुको निर्माण भई प्रसारण भएको छ । समय खरिद मार्फत एनटिभी प्लसबाट कक्षा ९ र १० को शैक्षिक कार्यक्रम, आयुर्वेद, नयाँ पुस्ता, बालसरोकार, परामर्श, हामी दृष्टि लगायतका कार्यक्रमहरुको निर्माण र प्रसारण भएको छ । महामारी र बन्दाबन्दीका कारण कतिपय नियमित कार्यक्रमहरुको निर्माण संभव नभएपछि तिनको स्थानमा कोभिड-१९ सम्बन्धी सचेतनामूलक कार्यक्रम, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन, कोभिड सम्बन्धी PSA र Talk Show हरु निर्माण गरी प्रसारण हुदै आएको छ ।

प्रादेशिक च्यानल

समृद्ध प्रदेशको निर्माणमा सहकार्य गर्दै एनटिभी कोहलपुर

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले परिकल्पना गरे अनुरूप जनताको सुसूचित हुने हकको संरक्षण गर्दै देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्याउन नेपाल टेलिभिजनले आफ्ना पाँच वटा च्यानलहरू मार्फत सूचना र समाचार प्रसारण गर्दै आइरहेको छ । तीन वटा केन्द्रीय र दुई वटा प्रादेशिक स्तरका च्यानलहरू मार्फत नेपाल टेलिभिजनले राष्ट्रिय मात्रै होइन प्रादेशिक



र स्थानीय स्तरका विषयहरूलाई समेत उठाउदै आएको छ । यसै सन्दर्भमा पाँच नम्बर प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेश र त्यहाँका नागरिकका सरोकारलाई कोहलपुर च्यानल मार्फत उठाउदै आएको छ । पाँच नम्बर प्रदेश सरकार, कर्णाली प्रदेश सरकार र सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल टेलिभिजनबीच भएको सम्झौता भई कोहलपुर च्यानलबाट “कर्णाली प्रदेश डायरी” नामक कार्यक्रम उत्पादन र प्रसारण भइरहेको छ । प्रदेशका विभिन्न विकास गतिविधिलाई समेटेर तयार हुने कार्यक्रमलाई आवश्यकता अनुसार नेपाल टेलिभिजन न्यूज च्यानलले पनि प्रसारण गरिरहेको छ ।

कार्यक्रमले प्रदेशका सामाजिक विकास, खाद्य सुरक्षा, कृषि उत्पादन र उत्पादकत्व बृद्धी लगायतका विषयमा राष्ट्रिय र राष्ट्रिय चासोलाई सम्बोधन गर्दै आइरहेको छ । यसैगरी स्थानीय कला र संस्कृति, वन्यजन्तु, विपद व्यवस्थापन तथा उद्धार र पर्यटन विकासका बारेमा कार्यक्रमहरू निर्माण गरी प्रसारण हुदै आइरहेको छ ।

नियमित प्रशारणमा प्रदेशकै सरोकारलाई निरन्तरता

प्रदेश सरकार र त्यहाँका जनताबीचको सम्बन्धमा पुलको रूपमा भूमिका निर्वाह गर्दै कोहलपुर प्रादेशिक च्यानलले प्रदेश सरकार प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूको नयाँ वर्ष र कोरोना संक्रमण सचेतना सम्बन्धी सन्देश प्रसारण, कर्णाली प्रदेशका मुख्यमन्त्रीको कोरोना संक्रमण सचेतना सम्बन्धी सम्बोधन प्रसारण गरेको छ ।



यसैगरी नेपालगञ्ज उपमहानगरपालिका,

कोहलपुर नगरपालिका, बाँसगढी, बढैयाताल, ठाकुरबाबा, बारवर्दिया, तौलिहवा, शिवराम र दिपायल सिलगढी नगरपालिकाका प्रमुखहरूले आ-आफ्नो स्थानीय तहमा कोरोना संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धमा दिनुभएको संदेश प्रसारण गरिएको छ ।

विभिन्न भाषाभाषी एवम् जातजातीको वसोवास रहेको क्षेत्रमा सबैले रोग र महामारिका बारेमा जानकारी प्राप्त गर्न सकून र सचेतता अपनाउन भन्ने उद्देश्यले कोरोना सम्बन्धी जनचेतनामूलक विज्ञापन र जानकारीमूलक सामग्रीहरू स्थानीय भाषाहरू (अवधी, थारु, मगर र डोटेली) मा निर्माण गरी प्रसारण भएका छन् ।

साथै प्रतिकूल समयमा पनि मातृ शिशु स्वास्थ्य सुरक्षा र खोप कार्यक्रमहरूको निरन्तरता, पर्यटन व्यवसायमा कोरोना संक्रमणले निम्त्याएको प्रभाव लगायतका विषयमा विशेष कार्यक्रमको निर्णय गरी प्रसारण हुदै आइरहेको छ । यसका अतिरिक्त संघीय सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने कोभिड-१९ प्रेस ब्रिफिङलाई कोहलपुर च्यानल मार्फत पनि प्रसारण गरिंदै आएको छ । कार्यक्रमहरूको प्रसारण गर्नुका अतिरिक्त प्रसारण केन्द्रका कार्यरत कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै कार्यालयमा विशेष सरक्षा सतर्कताका उपायहरू अवलम्बन गरिंदै आएको छ । प्रसारण केन्द्र परिसर भित्र कोरोना संक्रमण रोकथामका लागि स्यानीटाईजर स्प्रे गर्ने, हात धुनका लागि आवश्यक व्यवस्था र कर्मचारी एवम् बाहिरी आगन्तुक र पाहुनाहरूको आवागमनलाई व्यवस्थित गर्ने लगायतका कामहरू हुदै आएका छन् ।

सूचना प्रवाहमा अब्बल बन्दै इटहरी च्यानल



नेपाल टेलिभिजनको ३६औं वार्षिक उत्सवका अवसरमा २०७६ साल माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहरवारस्थित एक्सन रुमबाट उद्घाटन गर्नुभएसंगै औपचारिक रुपमा सञ्चालनमा आएको संस्थानको पाचौं च्यानल हो इटहरी च्यानल । सुनसरी जिल्लाको इटहरीमा कार्यालय र प्रसारण केन्द्र रहेको

च्यानलले प्रदेश नं १ र प्रदेश नं २ लाई केन्द्र बनाएर समाचार,समाचारमूलक कार्यक्रम, टक शो एवम् अन्य कार्यक्रमहरूको निर्माण, उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ ।

च्यानलले हाल आफ्नै उत्पादनमा दिउँसो ३, अपरान्ह ५ र साँझ ७ बजे गरी तीनवटा समाचार बुलेटन प्रसारण गरिरहेको छ । यसका अतिरिक्त हरेक दिन विहान समसामयिक विषयसंग सम्बन्धित रहेर गरिने छलफल र कुराकानीको कार्यक्रम सुर्योदय, साप्ताहिक कार्यक्रम प्रदेश १ डायरी, कार्यक्रम हाट बजार प्रसारण



भइरहेको छ । यसैगरीवैशाख १५ गतेदेखि प्रदेश १ सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा कक्षा १० को पाठ्यक्रममा आधारित एसइइ सहयोगी कक्षा कार्यक्रम नियमित रुपमा उत्पादन गरी तथा प्रसारण हुदै आइरहेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र सतर्कता सम्बन्धि



सूचना प्रवाहका लागि पाँच वटा भाषामा PSA निर्माण गरी प्रसारण संगै हरेक दिन प्रदेश २ सरकारले गर्ने कोरोनाभाइरस सम्बन्धि मिडिया ब्रिफिङ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनको पनि प्रत्यक्ष प्रसारण लगायत एक दर्जनभन्दा बढी कार्यक्रमहरूको निर्माण र प्रसारण गर्दै आइरहेको छ ।

व्यापार एवं आर्थिक क्रियाकलाप

बन्बन्दीकै अवस्थामा १ करोड ४० लाख भन्दा बढीको सम्झौता

महामारीका बखत सत्य तथ्य सूचना प्रसारण गरी आमनागरिकहरूलाई सचेत बनाउने र संभावित जोखिमबाट सुरक्षित राख्न सघाउने राष्ट्रिय प्रसारण संस्थाको दायित्व निर्वाह गर्दै नेपाल टेलिभिजनका सबै पाँच वटै च्यानलहरूबाट कोभिड-१९ बारे समाचार र कार्यक्रमहरू प्रसारण भइरहेको छ । टेलिभिजनले निर्माण गरिरहेको यस्ता कार्यक्रममा विभिन्न संस्थाहरूले १ करोड ४० लाख रुपैया भन्दा बढीको प्रायोजन गरी सहयोग गरिरहेका छन् । सचेतनाका लागि नयाँ वर्ष २०७७ सालको पहिलो दिन बैशाख १ बाटै नेपाल टेलिभिजनको राती आठ बजेको र विहान ७ बजेको समाचारमा ५ देखि ८ मिनेट सम्म र हरेक बुधबार साँझ ७:२५ मा २५ मिनेटको कोरोना केयर कार्यक्रम शुरु भयो । कार्यक्रम निर्माणका लागि युनिसेफको सहयोगमा नेपाल टेलिभिजन र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रबीच सहकार्यको सम्झौता भयो । यस जनउपयोगी कार्यक्रमबाट धेरै सर्वसाधारणले लाभ प्राप्त गरेका छन् । यसैगरी कोभिड-१९ सचेतना संगै सम्बन्धित रहेर बैशाख १० गतेदेखि प्रसारण शुरु गरिएको नेपाल टेलिभिजनको आन्तरिक उत्पादन कोभिड हटलाईन टेलिभिजन कार्यक्रमलाई नेपाल दुरसञ्चार प्राधिकरणले सहकार्य गरेको छ । देश भित्र कोभिड-१९ को अवस्थाबारे जानकारी दिने उद्देश्यले स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्दै आइरहेको नियमित प्रेस ब्रिफिङ नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्न नेपाल टेलिकमले सहकार्य गरेको छ । यस्तै नेपाल टेलिभिजन राष्ट्रिय प्रसारण र समाचार च्यानलबाट हरेक विहान ७ बजेको समाचार पछि प्रसारण गर्ने कोभिड-१९ सचेतना र सजगता कार्यक्रमको सहकार्यमा राष्ट्रिय बाणिज्य बैंक जोडिएको छ ।

विज्ञापन एजेन्सीहरूसँग चरणवद्ध बैठक

कोभिड-१९ को महामारी र लकडाउनको प्रभावका कारण टेलिभिजनको ब्यापारमा परेको प्रभावलाई न्यून गर्न र विज्ञापन एजेन्सीहरूको मनोवल उच्च राख्न कार्यकारी अध्यक्षको अग्रसरतामा पटक पटक विज्ञापन एजेन्सीहरूसँग बैठक र छलफलको आयोजना गरिएको छ । विषम परिस्थितिमा पनि सबै विज्ञापन एजेन्सी र सरकारी निकायसँग टेलिफोन सम्वाद गरी सम्झौता बमोजिमको कार्यक्रम उत्पादन गर्न प्रोत्साहन गरिएको



छ । यस बर्षको कार्यक्रम समिक्षा र आगामी बर्षको कार्यक्रम तथा दररेट योजना सम्बन्धमा पटक पटक कार्यकारी अध्यक्षको संयोजकत्वमा विज्ञापन एजेन्सीहरूसंग पटक पटक बैठकको आयोजना गरिएको छ ।

महामारी र लकडाउनमा आर्थिक प्रशासन

कोरोनाभाइरसको महामारीका कारण देशभरी चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरिएको छ । अतिआवश्यक बाहेकका सबै सेवा र क्षेत्रहरु लकडाउनका कारण बन्द भएसंगै आवतजावतमा समेत समस्या उत्पन्न भएको छ । अझ त्यस माथि संक्रमणको फैलदै गइरहेको महामारीले स्वास्थ्य जोखिम पनि बढाएको छ । तर यस्तो प्रतिकुलताका बीचमा पनि नेपाल टेलिभिजन संस्थानले आफ्नो नियमित कामलाई निरन्तरता दिइरहेको छ । महामारी र लकडाउनकै बीचमा पनि सिमित जनशक्तिबाट नागरिकहरुलाई सूचना र समाचारका माध्यमबाट सुसूचित गर्ने काम टेलिभिजनले गरिरहेको छ । यसका साथै संस्थानको प्रसारण निरन्तरताका लागि नियमित काम जारी राख्न कर्मचारीहरु आलोपालो गरी कार्यालय आउने व्यवस्था मिलाइएको छ । यसका अतिरिक्त महाशाखाले आफ्नो जिम्मेवारीमा रहेको कोभिड -१९ बाट सुरक्षित रहन आवश्यक पर्ने सामाग्रीहरु खरिद व्यवस्थापनका साथै संस्थानमा कार्यरत कर्मचारी, स्थानिय सम्वाददाता लगायत बाह्य कार्यक्रम निर्माताहरुको बीमाको विमाइक रकम तोकिएकै अवधिमा दाखिला गरेको छ भने कोहलपुर प्रसारण केन्द्र, एन.टि.भि. इटहरी च्यानललाई आवश्यक बजेट निकाशा दिने र विभिन्न संस्थासंग बैंक ग्यारेण्टी दावी तथा नबिकरण गर्ने कार्य हुदै आएका छन् ।

प्राविधिक व्यवस्थापन

सूचना र समाचार प्रवाहमा प्रविधिको प्रयोग

केन्द्रीय रूपमा प्रसारणमा रहेका NTV, NTV Plus र NTV News Channel सहित कोहलपुर प्रादेशिक प्रसारण र इटहरी च्यानलको प्रसारणलाई नियमित र व्यवस्थित गराएको छ । प्रसारण केन्द्रहरूबीच आवश्यक समन्वय गरी भूसतही प्रसारणको नियमितता, केन्द्रीय कार्यालयमा आवश्यकता अनुसार Electrification को कार्य, UPS र जेनेरेटरहरूको मर्मत कार्य भएका छन् । अर्थस्टेशन तथा स्याटेलाइट शाखा अन्तर्गत स्याटेलाइट मार्फत सबै च्यानलहरूको नियमित प्रसारण, Microwave को प्रयोगगरी कोभिड-१९ सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मलेनको प्रत्यक्ष प्रसारण, आवश्यकता अनुसार OB Van को प्रयोग लगायतका काम भएका छन् ।

महामारीबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकतालाई महसुस गरी कोभिड-१९ सम्बन्धी चेतनामूलक कार्यक्रम निर्माणका लागि Outdoor Studio तयार गरीएको छ । यसगरी ClassX, Elecard / SONY को Webinar हरू सम्पन्न भएका छन् । उत्पादन र प्रसारण स्टुडियोसंग सम्बन्धित विभिन्न प्राविधिक कामहरूका अलावा महामारीको असहज



परिस्थितमा पनि 3G / 4G Device हरूको प्रयोगगरी प्रधानमन्त्रीज्यूको सम्बोधन, मन्त्रिपरिषद्को बैठकको जानकारी सम्बन्धी नियमित पत्रकार सम्मेलन, कोभिड १९ सम्बन्धी उच्चस्तरीय समितिको बैठक, स्वास्थ्य मन्त्रालयको कार्यक्रम, असंलग्न राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरूको भर्चुअल सम्मेलन र त्यसमा प्रधानमन्त्री के पी शर्मा ओलीज्यूले गर्नुभएको सम्बोधनको प्रत्यक्ष प्रसारणका साथै लकडाउनको समयमा पनि ABU, AIBD जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले कोभिड-१९ को सम्बन्धमा आयोजना गरेका भर्चुअल सेमिनारहरूमा भाग लिएको छ । यसैगरी यस अवधिमा प्रविधिको अधिकतम प्रयोग गरेर नागरिकहरूलाई बढीभन्दा सूचना प्रवाह गरी सतर्क र सुरक्षित बनाउने संस्थानको लक्ष्य अनुसार उत्पादन स्टुडियोमध्ये एउटा 80 Eng Production Studio मा Viber र Zoom बाट विज्ञहरूसंग अन्तरक्रिया गरी विभिन्न कार्यक्रमहरूको निर्माण गरिएको छ ।

यसैगरी समाचारका लागि News Channel मा Laptop बाट Viber Recording कझ व्यवस्था मिलाइएको छ । यसका अतिरिक्त NTV News Channel लाई YouTube 24/7 Live Streaming गरिनुका साथै सबै च्यानलबाट प्रसारण भएका कार्यक्रमहरु Apps/YouTube मा Upload समेत गरिएको छ ।



२०७७ बैशाख महिनामा स्टुडियो उत्पादन, स्टुडियो बाहिर कार्यक्रम छायाङ्कन, समाचार छायाङ्कन, कार्यक्रम छायाङ्कन, प्रत्यक्ष प्रसारण र दृश्य सम्पादन लगायतका कामहरु सम्पन्न भएका छन् । स्टुडियो उत्पादन तर्फ कोरोनाभाइरस कोभिड-१९ सम्बन्धि सचेतनामूलक कार्यक्रमहरुकै निर्माण भएका छन् । यसअघि नियमित रुपमा उत्पादन भइरहेका कार्यक्रमहरुबाट पनि कोरोनाभाइरस सम्बन्धी सूचना र

जानकारीहरु प्रवाह गर्ने गरिएको छ । साथै कोरोनाभाइरस सम्बन्धी विषयलाई नै केन्द्रीत गरी विशेष कार्यक्रमहरु पनि उत्पादन हुदै आइरहेका छन् । यस्ता कार्यक्रमहरुमा कोभिड हटलाइन - बैशाख १० गतेदेखि दैनिक नियमित स्टुडियो उत्पादन तथा प्रत्यक्ष प्रसारण भइरहेको छ । यसैगरी साप्ताहिक रुपमा कोरोना केयर कार्यक्रम उत्पादन (५ वटा), कोरोनाको विषयमा केन्द्रित रही दैनिक नियमित टक शो उत्पादन तथा प्रत्यक्ष प्रसारण व्यवस्थापन हुँदै आएको छ । सबै च्यानलका लागि उत्पादित कार्यक्रमहरुको डबिङ्ग स्टुडियोमा ३२ वटा डबिङ्ग सम्पन्न भएको छ ।

बाह्य छायाङ्कन तथा सम्पादन

स्टुडियो बाहिर कार्यक्रम छायाङ्कन तर्फ राष्ट्रपतिबाट देशवासीका नाममा सन्देश, प्रधानमन्त्रीसंग सरकारी संचार माध्यमका प्रमुख-प्रतिनिधिहरुको विशेष अन्तरवार्ता, सभामुखसंग विशेष अन्तरवार्ता, राष्ट्रिय सभाका अध्यक्षसंग विशेष अन्तरवार्ता सम्पन्न गरिएका छन् भने नियमित साप्ताहिक एवम् पाक्षिक



कार्यक्रमहरूको उत्पादन पनि नियमित रूपमा भइरहेको छ ।

समाचार छायाङ्कन तर्फ नियमित समाचार उत्पादनका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्रीका समाचार छायाङ्कन गरिएको छ भने राजनैतिक, आर्थिक, स्वास्थ्य, विकास, संसद, कृषि, कथा तथा विविध विषयहरूपनि छायाङ्कन गरिएको छ । यस्तै समाचारमूलक कार्यक्रम न्युजलाइनसंग सम्बन्धित कार्यक्रमहरू पनि छायाङ्कन गरिएको छ । छायाङ्कन गरिएका कार्यक्रमहरूलाई प्रसारण योग्य बनाउन दृश्य सम्पादनको कामलाई पनि निरन्तरता लिइएको छ । यसक्रममा समाचार उत्पादनका लागि नियमित दृश्य सम्पादन, नियमित कार्यक्रमहरूको अलावा मे दिवस, विशेष परिसम्वाद, मास्क प्रमो, कोरोना पिएसए, परीक्षा सवाल, विपद् व्यवस्थापन कार्यक्रमको दृश्य सम्पादन सम्पन्न भएको छ ।

प्रत्यक्ष प्रसारणतर्फ असंलग्न राष्ट्रका राष्ट्र र सरकार प्रमुखहरूको भिडियो कन्फरेन्स तथा संचार तथा सूचना प्रबिधि मन्त्री एवं सरकारका प्रवक्ताबाट मन्त्रीपरिषद्को निर्णय सार्वजनिक कार्यक्रम र कोभिड - १९ का सम्बन्धमा स्वास्थ्य मन्त्रालयको दैनिक विशेष प्रेस ब्रिफिङ्गको प्रत्यक्ष प्रसारण पनि भइरहेका छन् ।

सर्वाधिकार: नेपाल टेलिभिजन । सल्लाहकार: डा. महेन्द्र विष्ट, गोविन्द रोका । संयोजन: सुरज थापा, जनक खनाल, सुरेन्द्र पाँडेल